

9	אַל- नगर	תְּבַהֵל हतार	בְּרוּחַךְ मनमा	לִכְעוֹס रिसाउन	כִּי किनभने	כְּעֵס रिस	בְּחִיק छातीमा	כְּסִילִים मूर्खहरूको	יְנוּחַ: बस्छ
	H0408	H0926	H7307	H3707			H2436	H3684	H5117

छिटै रीसाउने नगर, किनकि रीसाहा बच्चु मूर्खता हो।

10	אַל- नभन	תֵּאמַר किन	מָה थियो	הֲיָה कि	שְׁהַיְמִים पहिलेका-दिनहरू	הַרְאֵשׁוּם पहिलेका	הָיוּ थिए	טוֹבִים राम्रा	מֵאַלֶּה यिनभन्दा	כִּי किनभने	לֹא होइन
	H0408	H0559	H4100	H1961	H3117	H7223	H1961		H0428		H3808

מִחֲכָמָה बुद्धिबाट	שְׂאֵלָתָּה सोधेको	עַל- यस-बारेमा	יָהּ: यो
H2451	H7592		H2088

नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।

11	טוֹבָה राम्रो	חֲכָמָה बुद्धि	עִם- सँगै	נִחְלָה उत्तराधिकार	וַיָּתַר र-बढी	לְרֹאֵי देख्नेहरूलाई	הַשָּׁמֶשׁ: सूर्य
	H2451	H2451		H5159	H3148	H7200	H8121

जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो।

12	כִּי किनभने	בְּצַל छायामा	הַחֲכָמָה बुद्धिको	בְּצַל छायामा	הַחֲכָמָה बुद्धिको	וַיִּתְרוֹן र-फाइदा	רְעֵת ज्ञानको	הַחֲכָמָה बुद्धिले	תְּחִיָּה जिउँदो-दिन्छ	בְּעֵלְיָהּ: मालिकलाई
		H6738	H2451	H6738	H2451	H3504	H1847	H2451	H2421	H1167

धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।

13	רָאָה हेर	אַת- परमेश्वरका	מַעֲשֵׂה काम	הָאֱלֹהִים परमेश्वरको	כִּי किनभने	מִי कसले	יּוֹכַל सक्छ	לְתַקֵּן सिधा-बनाउन	אַת जो	אֲשֶׁר उसले	עָתוֹ: बाङ्गो-बनाएको-छ
	H7200	H0853	H4639	H0430		H4310	H3201	H8626	H0853		H5791

परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।

14	בְּיוֹם दिनमा	טוֹבָה भलाइको	הָיָה होऊ	בְּטוֹב भलाइमा	וּבְיוֹם र-दिनमा	רָעָה खराबीको	רָאָה विचार-गर	גַּם अनि	אַת- यो	יָהּ यो	לְעַמְתָּ: सँगै	יָהּ त्यो
	H3117	H1961		H3117		H7200	H1571	H0853	H2088	H5980	H2088	H2088

עָשָׂה बनाइदियो	הָאֱלֹהִים परमेश्वरले	עַל- यस-उद्देश्यले	דְּבָרָת कि	שְׂלֹא नपाओस्	יִמְצָא पत्ता-लगाओस्	הָאָדָם मानिसले	אֲחֵרָיו पछि	מֵאוֹמָה: केही-पनि
	H0430		H1700	H3808	H4672	H0120		H3972

जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।

15	אַת- यो	הַכֹּל सबै	רָאוּתִי मैले-देखें	בֵּינִי मेरा-व्यर्थका-दिनहरूमा	הַבְּלִי व्यर्थताका	יֵשׁ छ	צָרִיק धार्मिक	אֲבָד नाश-हुने	בְּצָרְקוֹ धार्मिकतामा	וַיֵּשׁ र-छ	רָשָׁע दुष्ट
	H0853	H3605	H7200	H3117	H1892	H3426	H6662	H0006	H6664	H3426	H7563

מֵאֲרִיָּה लामो-बाँच्ने	בְּרָעָתוֹ: दुष्टतामा
H0748	

आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। 16-17 यसकारण आफैलाई किन माछौं? साहै राम्रो पनि नबन। साहै खराब पनि नबन। अनि साहै बुद्धिमानी पनि नबन, साहै मूर्ख पनि नबन। समय नपुगी किन माछौं?

16	אַל- नहोऊ	תְּהִי तिमी	צָרִיק धार्मिक	הַרְבֵּה अत्यधिक	וְאֵל- र-नहोऊ	תִּתְחַכֵּם अत्यन्त-बुद्धिमान	יִוְתַר अत्यधिक	לְמָה किन	תִּשׁוּמָם: नष्ट-होऊ
	H0408	H1961	H6662	H0408	H0408	H2449	H3148	H4100	H8074

17 אֵל- תְּרַשֵׁעַ הַרְבָּה וְאֵל- תְּהִי סֹכֵל לְמִזָּה תְּמוּת בְּלֹא עֲתָהּ :
 नहीऊ दुष्ट अत्यधिक र-नहीऊ किन मर्नु बलिा समय
[H6256](#) [H3808](#) [H4191](#) [H4100](#) [H5530](#) [H1961](#) [H0408](#) [H7561](#) [H0408](#)

18 טוֹב אֲשֶׁר תֵּאָחֵז סָמָלֵי-גֵּחְלִי בְּיָהּ וְגַם- מִזָּה אֵל- תִּנָּח אֶת- יָדְךָ כִּי- יִרָא
 राम्रो कि समाले-गछी यसलाई र-अनि त्यसबाट नछोड आफ्नो हात तिम्रो किनभने डराउने
[H3373](#) [H3027](#) [H0853](#) [H3240](#) [H0408](#) [H2088](#) [H1571](#) [H2088](#) [H0270](#)

אֱלֹהִים יֵצֵא אֶת- כָּלֶם :
 परमेश्वरसँग निस्कन्छ सबैबाट सबै
[H3605](#) [H0853](#) [H3318](#) [H0430](#)

अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो। 19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

19 הַחִכְמָה תִּנְעוּ לְחַכֵּם מַעֲשֵׂהָ שְׁלֵטִים אֲשֶׁר הָיוּ בְּעִיר :
 बुद्धिले बलियो-बनाउँछ बुद्धिमानलाई शासकहरू जो थिए शहरमा
[H1961](#) [H7989](#) [H6235](#) [H2450](#) [H5810](#) [H2451](#)

20 כִּי אָדָם אֵין צָדִיק בְּאֶרֶץ אֲשֶׁר יַעֲשֶׂה- טוֹב וְלֹא יִחַטָּא :
 किनभने मानिस छैन धार्मिक पृथ्वीमा राम्रो र-गर्छ पाप
[H2398](#) [H3808](#) [H0776](#) [H6662](#) [H0369](#) [H0120](#)

21 גַּם- לְכֹל- תְּהַרְבִּים אֲשֶׁר יִדְבְּרוּ- אֵל- תִּנָּח לֵבְךָ אֲשֶׁר לֹא- תִשְׁמַע
 अनि सबै कुराहरूमा जो मानिसहरूले-भन्छन् नदेऊ राख हृदय नत्र सुन्ने-गछी
[H8085](#) [H3808](#) [H5414](#) [H0408](#) [H1696](#) [H1697](#) [H3605](#) [H1571](#)

אֶת- עֲבָדָךְ מִקְּלָלֶיךָ :
 तिम्रो दासले शराप-गरेको
[H7043](#) [H5650](#) [H0853](#)

मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ।

22 כִּי אָדָם גַּם- פָּעֻמִּים רַבּוֹת יָדַע לֵבָבָה אֲשֶׁר גַּם- קָלָלֶיךָ
 किनभने अनि पटक धेरै तिमी-हृदयले जान्छ कि तिमीले शराप-गरेको-छौ
[H7043](#) [H1571](#) [H3045](#) [H6471](#) [H1571](#)

אֲחֵרִים :
 अरूलाई
[H0312](#)

अनि तिमी जान्दछौ, तिमी आफैले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।

23 כָּל- יוֹ הַבְּחִינָה נִסְיָתִי בְּחִינָה אֲמַרְתִּי אֶחָכְמָה וְהָיָה רַחֲקָה מִמְּנִי :
 यो-सबै परीक्षा-गरे बुद्धिले मैले-भने बुद्धिमान-हुनेछु तर-यो टाढा मबाट
[H7350](#) [H1931](#) [H2449](#) [H0559](#) [H2451](#) [H5254](#) [H2090](#) [H3605](#)

यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो।

24 רַחֲקָה מְהֵרָה שְׁתַּיֵּחַ וְעַמְּךָ מִי מִצְאָנִי :
 टाढा जे-जे छ र-गहिरो गहिरो कसले पत्ता-लगाउन्छ
[H4672](#) [H4310](#) [H6013](#) [H6013](#) [H1961](#) [H4100](#) [H7350](#)

किन म बुझ्न सकिदिन आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।

25	סְבוּתָי	אָנִי	וְלִבִּי	לְרַעַת	וְלִתּוֹר	וּבְקֶשׁ	חֲכָמָה	וְחִשְׁבֹּן	וְלִרְעַת	רָשַׁע	כְּסֵל
	मैले-फर्रै	म	र-मेरो-हृदयले	जात्र	र-खोजन	र-खोजी-गर्न	बुद्धि	र-गणना	र-जान्न	दुष्टता	मूर्खता
	H5437	H0589		H3045	H8446	H1245	H2451	H2808	H3045	H7562	H3689

וְהַסְבִּילֵתִי
 ר-बेवकूफी
 הוֹלִילֹתִי
 पागलपन
[H1947](#)

साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गर्ने, हरेक कुराको कारण पत्तो लाउन चेष्टा गर्ने तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।

26	וּמִזֵּנָא	אָנִי	מָר	מִמְנוֹת	אֶת־	הָאִשָּׁה	אֲשֶׁר־	הִיא	מִצְוֵהֶיךָ	וְחַרְמֶיךָ	לְבָבָהּ
	र-मैले-पाएँ	म	तितो	मृत्युभन्दा	ती	स्त्री	जसकी	उसकी	जालहरू	र-पाशहरू	हृदय
	H4672	H0589	H4751	H4194	H0853	H0802		H1931			
	אֲסוּרִים	יְרִיחַ	טֹב	לִפְנֵי	הָאֱלֹהִים	יִמְלֵט	מִמְנוּחָה	וְחֹטֵא	יִלְכָּד	בָּהּ:	
	बन्धनहरू	हातहरू	राम्रो	सामु	परमेश्वरको	बच्नेछ	उसबाट	र-पापी	फस्नेछ	उसमा	
	H0612	H3027	H6440	H0430	H4422		H2398	H3920			

मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भागछन्। तर पापी तिनको फन्दामा पर्छ। 27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्वहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गर्ने। उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँचो पुरुष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।

27	רָאָה	זָה	מִצְאָתִי	אֲמַרְהָ	קְהֵלֶת	אֶחָת	לְאֶחָת	לְמִצָּא	חִשְׁבֹּן:
	हेर	यो	मैले-पाएँ	भन्छिन्	उपदेशकले	एकएक-गरी	एकएकसँग	पत्ता-लगाउन	गणना
	H7200	H2088	H4672	H0559	H6953	H0259	H0259	H4672	H2808

28	אֲשֶׁר	עוֹד־	בְּקִשְׁהָ	נִפְשִׁי	וְלֹא	מִצְאָתִי	אֶדָּם	אֶחָד	מֵאֲלֵהֶם	וְאִשָּׁה	בְּכָל־
	जो	अझै	खोज्यो	मेरो-प्राणले	तर-पाइँन	पाएँ	मानिस	एक	हजारमा	तर-स्त्री	सबै
		H5750	H1245	H5315	H3808	H4672	H0120	H0259	H0505	H0802	H3605

אֱלֹהִים
 यिनमा
 לֹא
 पाइँन
 מִצְאָתִי:
 पाएँ
[H3808](#)
[H4672](#)

29	לְבַד	רָאָה־	זָה	מִצְאָתִי	אֲשֶׁר	עָשָׂה	הָאֱלֹהִים	אֶת־	הָאָדָם	יִשְׂרָאֵל	וְהַמָּה
	केवल	हेर	यो	मैले-पाएँ	कि	बनाइदियो	परमेश्वरले	मानिसलाई	मानिसलाई	सिधा	तर-तिनीहरूले
	H0905	H7200	H2088	H4672			H0430	H0853	H0120	H3477	H1992

בְּקִשְׁוֹ
 खोजे
 חֲשִׁבְנוֹת
 योजनाहरू
 רָבִים:
 धेरै
[H2810](#)
[H1245](#)

“अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैले अनेकौं छलहरू बनाए।”